

आ.व. २०७६/०७७ को चौथो त्रैमासिक सम्मको लेखापरीक्षण नभएको वित्तीय परिणाम

(रकम रु. हजारमा)

वासलात				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अधिल्लो आ.व. को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१.	श्रोत (१.१ देखि १.५ सम्म)	२,२९१,४०२	१,८८१,६२१	१,६९४,१०५
१.१	चुक्ता पूँजी	१,००८,५४२	६४०,४०६	६४०,४०६
१.२	जगेडा तथा कोष	३१०,९५६	२९२,१०६	१९८,३४८
१.३	बीमा कोष	८९६,३१०	८८६,०२७	७९२,२६९
१.४	महान-विपत्ती जगेडा	७५,५९४	६३,०८२	६३,०८२
१.५	तिर्न बाँकी दीर्घकालीन ऋण तथा सापटी	-	-	-
२.	उपयोग (२.१ देखि २.५ सम्म)	२,२९१,४०२	१,८८१,६२१	१,६९४,१०५
२.१	स्थिर सम्पत्ति (खुद)	१९,२६५	२०,६११	२१,६८७
२.२	दिर्घकालिन लगानी	५२९,६१८	५३७,५७६	५२५,५००
२.३	दिर्घकालिन कर्जा	३७,९३५	४१,४८८	३८,६५२
२.४	खुद चालु सम्पत्ति (३ - ४)	१,७०४,५८४	१,२८१,९४९	१,१०८,२६६
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	-	-	-
२.६	नाफा-नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-	-
३.	चालु सम्पत्तिको विवरण			
३.१	चालु सम्पत्ति कर्जा तथा पेसकीहरू (३.१ देखि ३.३ सम्म)	२,८६५,०२९	२,७५४,३०३	२,५४२,२४४
३.१	नगद तथा बैंक मौज्दात	२१५,८३५	१२६,५६६	२५,०८४
३.२	अल्पकालिन लगानी	१,७३५,१४७	१,७५५,६३४	१,६७७,८६०
३.३	अल्पकालिन कर्जा	३,१४७	३,६४६	४,२१६
३.४	अन्य सम्पत्ति	९१०,९००	९०८,५५७	८३५,०८४
४.	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	१,१६०,४४५	१,४७२,४५४	१,४३३,९७८
४.१	चालु दायित्व	२३७,५६८	३१४,७४४	४१५,४८६
४.२	असमाप्त जोखिम बापत व्यवस्था	३०६,२४२	५०१,७५८	४१७,३१८
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१३६,८६२	१७७,७१९	२३४,२००
४.४	अन्य व्यवस्था	४७९,७७३	४७८,१३३	३६६,९७४

नाफा-नोक्सान हिसाब				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अधिल्लो आ.व. को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१.	आम्दानी (१.१ देखि १.४ सम्म)	४३७,५४३	३३८,४१२	३२६,३१७
१.१	आय व्यय हिसाबबाट सारेको	२७३,८८७	२२५,४३७	१९०,८८०
१.२	लगानी कर्जा तथा अन्यबाट आय	१४७,०३४	९०,८७९	११३,६०४
१.३	व्यवस्था फिर्ता	१६,६२२	२२,०९६	२१,८३३
१.४	अन्य आम्दानी	-	-	-
२.	व्यवस्था तथा खर्चहरू (२.१ देखि २.८ सम्म)	२३६,४९६	१५०,८९५	१५२,०१८
२.१	व्यवस्थापन खर्च	२३,९३८	१६,६७७	२५,१९५
२.२	अपलेखन खर्च	-	-	-
२.३	शेयर सम्बन्धी खर्च	१,१८३	९६३	३७०
२.४	अन्य खर्च	-	-	-
२.५	नोक्सानीको लागि व्यवस्था	६६,७८५	२४,२२२	२३,५२३
२.६	कर्मचारी आवास व्यवस्था	-	-	-
२.७	कर्मचारी बोनस व्यवस्था	३४,५६४	२९,६६५	२७,६२३
२.८	आयकर	११०,०२६	७९,४६८	७४,००७
३.	खुद नाफा/नोक्सान (१ - २)	२०१,०४७	१८७,५१७	१७४,२९९

एकिकृत आय व्यय हिसाब				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अधिल्लो आ.व. को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१.	आय (१.१ देखि १.६ सम्म)	१,४९४,८२२	१,४३२,९२३	१,६९०,५८०
१.१	बीमा शुल्क (खुद)	५९८,५२३	६२६,५५०	८१९,३२२
१.२	पुनर्बीमा कमिशन आय	२५३,८१४	१९७,७४३	२३६,८३७
१.३	लगानी कर्जा तथा अन्यबाट आय	७७,१३२	६४,८९२	७६,०३६
१.४	अन्य प्रत्यक्ष आय	-	-	३२१
१.५	त्रैमासिकको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	२१३,८१५	२३४,२००	२०९,३७२
१.६	त्रैमासिकको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	३५१,५३८	४०९,५३८	३४८,६९२
२.	व्यय (२.१ देखि २.८ सम्म)	१,२२०,९३५	१,३०७,४८६	१,४९९,७००
२.१	दावी भुक्तानी (खुद)	४९८,०६१	४२८,१६३	५५१,१८७
२.२	अभिकर्ता कमिशन	५६,८०८	४३,३३२	५३,१३६
२.३	पुनर्बीमा कमिशन खर्च	५,९३०	५,५९३	३,२६५
२.४	सेवा शुल्क (खुद)	५,९८५	६,२६५	८,१९३
२.५	अन्य प्रत्यक्ष खर्च	२,५८८	२,३४५	४,००२
२.६	व्यवस्थापन खर्च	२१५,४३९	१५०,०९१	२३५,७५६
२.७	त्रैमासिकको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१३६,८६२	१७७,७१९	२३४,२००
२.८	त्रैमासिकको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	२९९,२६२	४९३,९७८	४०९,६६१
३.	नाफा-नोक्सान हिसाबमा सारेको (१ - २)	२७३,८८७	२२५,४३७	१९०,८८०

अन्य				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अधिल्लो आ.व. को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१.	बीमा शुल्क आर्जन (कुल) (रकम रु. हजारमा)	१,७३५,१११	१,३१३,११७	१,६६५,५७१
२.	जारी बीमालेखको संख्या	१६९,८३७	१३०,४४६	१७१,१६४
३.	नवीकरण गरिएको बीमालेखको संख्या	३३,१८०	२१,८६२	२६,८००
४.	कुल दावी भुक्तानीको रकम (रु. हजारमा)	८९०,८१९	७५४,३०२	९७५,५७०
५.	कुल दावी भुक्तानी संख्यामा	५,४६५	५,२६७	६,४९८
६.	भुक्तानी हुन बाँकी दावी भुक्तानी (रु. हजारमा)	६५५,७२४	८९७,२३६	८४८,८९६
७.	भुक्तानी हुन बाँकी दावी भुक्तानी संख्यामा	२,८६२	३,३२४	२,५४०

नोट : यस त्रैमासिक भन्दा अधिल्लो त्रैमासिकहरूको वित्तीय विवरण आवश्यकतानुसार पुनः बर्गिकरण तथा संशोधन गरी प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित)

आ.व. २०७६/०७७ को चौथो त्रैमासिक (२०७७ आषाढ मसान्त) सम्मको प्रतिवेदन

- (१) **वित्तीय विवरण :**
(क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धित विवरण ।
यस कम्पनीको आ.व. २०७६/०७७ को चौथो त्रैमासिक अवधि सम्मको लेखापरीक्षण नभएको (Provisional) वासलात, नाफा नोक्सान तथा आय व्यय हिसाब विवरण यसै साथ प्रकाशित गरिएको छ ।
(ख) **प्रमुख वित्तीय अनुपातहरू :**

प्रति शेयर आम्दानी (EPS)	मूल्य आम्दानी अनुपात (PE Ratio)	प्रति शेयर नेटवर्क	प्रति शेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
रु. ३१.३९*	२०.९३	रु. ३५७.८०*	रु. ५३९.०१*	२.४७

*नोट : प्रति शेयर आम्दानी, प्रति शेयर नेटवर्क तथा प्रति शेयर कुल सम्पत्तिको मूल्य गणना गर्दा हकप्रद शेयर बाँडफाँड अधिको शेयर संख्या ६४,०४,०६३ लिइएको छ ।

- (२) **व्यवस्थापकिय विश्लेषण :**
वित्तीय सेवाका कारण बीमितहरूको विश्वास हासिल गर्न यो कम्पनी सफल भएको छ । यसैले कम्पनीको बीमा व्यवसाय उल्लेखनिय रूपमा निरन्तर वृद्धि हुदै गईरहेको भएता पनि मुनाफा अपेक्षा गरे अनुसार हुन नसकेकोमा मुनाफा वृद्धि गर्न प्रयास जारी रहेको छ । समिक्षा अवधिसम्मको बीमा व्यवसाय मुनाफाले रहेको छ । आगामी दिनहरूमा सबै क्षेत्रहरूमा अझ बढि सेवा विस्तार गर्दै जाने रणनीति कम्पनीले लिएको छ । न्युन तरलताको अवस्थामा पनि कम्पनीले चौथो त्रैमासिक सम्ममा गत वर्षको सोही अवधिको भन्दा ४.१८ प्रतिशतले बीमाशुल्क वृद्धि गर्न सफल भएको छ भने सोही अवधिमा खुद नाफा १५.३५ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा समेत कम्पनीले जारी गरेको बीमालेखमा परेको बीमा दावीको अनुपातमा वृद्धि हुदै गई रहेको छ । उक्त बीमा दावीहरूको व्यवस्थापन विश्वसनीय तरिकाले छिटो छरितो प्रभावकारी रूपमा गरिने रणनीति समेत कम्पनीले लिएको छ ।
(३) **कानूनी कारवाही सम्बन्धित विवरण :**
(क) यस अवधिमा कम्पनीको तर्फबाट केहि मुद्दाहरू दायर भएको र केहिमा कम्पनीको पक्षमा फैसला भएको तर कम्पनी विरुद्धमा कुनै मुद्दा दायर नभएको ।
(ख) कम्पनीको संस्थापक वा संचालक वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर नभएको ।
(ग) कुनै संस्थापक वा संचालक विरुद्धमा आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर नभएको ।
(४) **संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :**
(क) शेयर कारोबार धितोपत्र बजारबाट निर्देशित रहने भएता पनि यस कम्पनीको शेयर कारोबार दोश्रो बजारमा सकारात्मक रहेको छ । लगानीकर्ताहरूको यस संस्था प्रतिको विश्वास उच्च रहेको हुँदा कम्पनीको व्यवसायिक अभिवृद्धि सँगै कारोबार मूल्य सकारात्मक हुने उन्मुख भएको हुँदा भविष्यमा समेत सोही अनुरूप हुने अपेक्षा गरिएको छ ।
(ख) नेपाल स्टक एक्सचेन्ज लि. को वेबसाइट अनुसार मिति २०७७/०१/०१ देखि २०७७/०३/३१ सम्मको अवधिमा संस्थाको शेयरको कारोबार विवरण देहाय अनुसार छ ।

अधिकतम मूल्य रु.	न्यूनतम मूल्य रु.	अन्तिम मूल्य रु.	कारोबार संख्या	कारोबारको कुल दिन	कारोबार भएको शेयर संख्या	शेयर कारोबार रकम रु.
६५७	५१५	६५७	३२२	१३	३६,९१८	२,२६,९०,९११

- (५) **समस्या तथा चुनौती :**
हाल विश्वभर महामारीको रूपमा फैलिइरहेको कोरोना भाईरस (Covid-19) का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थ व्यवस्थामा देखिएको आर्थिक मन्दी तथा उक्त महामारी देशमा फैलिन नदिन नेपाल सरकारले लागु गरेको बन्दबन्दीका कारण देशमा उत्पन्न निष्क्रियताबाट उद्योग, व्यापार, बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा पर्न जाने असर, घट्दो क्रममा रहेको व्याजदरहरू, औद्योगिक तथा आर्थिक गतिविधिमा आउने मन्दी लगायत होटल, यातायात, पर्यटन तथा अन्य क्षेत्रमा परेको प्रत्यक्ष प्रभावका कारण बीमा व्यवसायमा समेत धेरै लामो समय सम्मको विस्तार अझ चुनौतीपूर्ण रहेको छ । अतः बीमाको आवश्यकता, महत्व तथा अनिवार्यताका लागि सम्बन्धित सबैले आ-आफ्नो क्षेत्रबाट सक्रिय रूपमा प्रचार प्रसार गरी जनचेतना जगाउन लाग्नु पर्ने देखिन्छ भने ग्राहकहरूलाई स्तरीय, छिटो/छरितो तथा प्रभावकारी सेवा दिनु अपरिहार्य भएको अवस्थामा कार्यरत कर्मचारीहरूलाई थप दक्ष तथा प्रोत्साहित बनाउने नीति अवलम्बन गरिदै आइएको छ । प्राकृतिक प्रकोप तथा मोटर दुर्घटनाको संख्या अत्याधिक रूपमा बढेको देखिएको छ । यसमा मुख्य रूपमा जोखिम मुल्याङ्कन प्रणालीलाई परिष्कृत गर्दै पुनर्बीमासँग गरिने सम्झौतामा पुनरावलोकन गरि अगाडि बढ्नु पर्ने देखिएको छ ।
(६) **संस्थागत सुशासन :**
संस्थागत सुशासनका लागि कम्पनी सदैव कटिबद्ध रही बीमा ऐन, बीमा नियमावली तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पालना गरिएको छ । सो का साथै बीमा समितिद्वारा समय समयमा जारी निर्देशिका र आन्तरीक विनियमावली तथा प्रणालीको पालनाका लागि आन्तरीक लेखापरीक्षण समेत गर्दै आएको छ ।
(७) **सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :**
आजको मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा पेश गरेको विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा पूर्ण उत्तर दायित्व लिन्छु । साथै म यो उद्घोषण गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्यपूर्ण छन् र लगानीकर्ताहरूलाई समुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू काढिएको छैन ।

"सुचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५(३) र नियमावली २०६५ को नियम ३" बमोजिमको प्रयोजनका लागि यो विवरण प्रकाशित गरिएको छ ।

क्र.सं.	विवरण	व्यवस्था
क.	निकायको स्वरूप र प्रकृति	प्रचलित कम्पनी ऐन, र बीमा ऐन, अन्तर्गत दर्ता भई सञ्चालित बीमा कम्पनी ।
ख.	निकायको काम, कर्तव्य, अधिकार	बीमा ऐन, २०४९ बीमा नियमावली, २०४९ कम्पनीको प्रवन्ध पत्र एवं नियमावलीमा व्यवस्था भए बमोजिमका काम, कर्तव्य, अधिकार ।
ग.	निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण	कम्पनीमा हाल स्थायी, अस्थायी र करार समेत गरी जम्मा ३७७ कर्मचारी कार्यरत रहेको ।
घ.	निकायबाट प्रदान गरिने सेवा	बीमा ऐन, २०४९ बमोजिम निर्जीवन बीमा कम्पनीले प्रदान गर्ने सम्पूर्ण बीमा सेवाहरू ।
ङ.	सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी ।	सेवा प्रदान गर्ने कम्पनीका शाखा र जिम्मेवार अधिकारीहरूको विवरण कम्पनीको वेब साईट www.nlg.com.np मा उपलब्ध छ ।
च.	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि	दस्तुरका सम्बन्धमा बीमा ऐन, २०४९, बीमा नियमावली, २०४९, बीमा समितिले तोकेको दर तथा कम्पनीको व्यवस्थापनबाट निर्धारण गरे बमोजिम रहेको छ र अवधिको हकमा बीमालेख तथा ग्राहकको आवश्यकता अनुसार ।
छ.	निर्णय गर्ने प्रकृया र अधिकारी	बीमा कारोवारका सम्बन्धमा विभिन्न तहका अधिकारीहरूले निर्णय गर्न सक्ने व्यवस्था वा प्रकृया रहेको छ । प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति अन्तिम निर्णयकर्ताको रूपमा रहेको ।
ज.	निर्णय उपर उजुरी सुन्ने अधिकारी	उजुरीको प्रकृति अनुसार प्रमुख कार्यकारी अधिकृत एवं सम्बन्धित विभागीय प्रमुखहरू ।
झ.	सम्पादन गरेको कामको विवरण	बीमा ऐन, २०४९, बीमा नियमावली, २०४९ तथा बीमा समितिबाट समय-समयमा जारी भएका निर्देशन तथा परिपत्र बमोजिम निर्जीवन बीमा कम्पनीले गर्न सक्ने कारोबार सम्पादन भइरहेको छ ।
ञ.	सूचना अधिकारी र प्रमुखको नाम र पद	श्री नौमीनाथ अधिकारी (प्रमुख प्रशासन विभाग) श्री सुनिल बल्लभ पन्त (प्रमुख कार्यकारी अधिकृत)
ट.	ऐन, नियम, विनियम वा निर्देशिकाको सूची	बीमा ऐन, २०४९, बीमा नियमावली, २०४९, कम्पनी ऐन, २०६३ तथा कम्पनी नियमावली, २०६३, बीमा समितिबाट जारी भएका निर्देशिकाहरू, परिपत्रहरू, आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०४९ तथा श्रम नियमावली, २०५० लगायत अन्य प्रचलित सबै ऐन तथा नियमावलीहरू ।
ठ.	आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरण	संस्थाको आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धि त्रैमासिक अद्यावधिक विवरणहरू तोकिएको ढाँचामा राष्ट्रियस्तरको पत्र-पत्रिकामा प्रकाशित हुदै आएको छ ।
ड.	तोकिए बमोजिमका अन्य विवरण	श्री बीमा समितिले तोके बमोजिमका विवरणहरू ।
ढ.	अधिल्लो आ.व. मा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भए सोको विवरण ।	अभिकर्ताहरूको भेला तथा तालिम, वार्षिक साधारण सभा, कर्मचारीहरूलाई तालिम आदि ।
ण.	सार्वजनिक निकायको वेबसाइट भए सोको विवरण ।	www.nlg.com.np
त.	सार्वजनिक निकायका सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण ।	स्थानिय र राष्ट्रियस्तरका पत्रिकाहरूमा आवश्यकता अनुसार प्रकाशन गर्ने गरिएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड

पो.ब.नं. २०६००, लाजिम्पाट, काठमाडौं, फोन नं. ४००६६२५, ४४४२६४६, ४४९८१३, वेबसाईट www.nlg.com.np